

ANZHFR लाई अझ बढी सुचनाको लागि सम्पर्क गर्नुपरेमा अथवा प्रमुख अन्वेषक लाई सम्पर्क गर्नुपरेमा, कृपया तलको सूचना प्रयोग गर्नुहोसः

- फोन: 1300 ANZHFR (269 437)
- इमेल: clinical@anzhfr.org
- वेब: www.anzhfr.org



सयुक्त पहलमा (A collaborative initiative of):

ओस्ट्रेलिया ओपोरोसिस अस्ट्रेलिया

ओस्ट्रेलिया ओपोरोसिस न्युजिल्यान्ड

अस्ट्रेलियन एन्ड न्युजिल्यान्ड सोसाइटी फर जेरिअट्रिक मेडिसिन अस्ट्रेलियन अर्थोपेडिक असोसियसन

न्युजिल्यान्ड अर्थोपेडिक असोसियसन

अस्ट्रेलियन एन्ड

न्युजिल्यान्ड बोन एन्ड मिनेरल सोसाइटी

अस्ट्रेलियन कलेज फर इमर्जेन्सी मेडिसिन

अस्ट्रेलियन फ्यकल्टी अफ रीह्यबिलिटेसन मेडिसिन

रोयल अष्ट्रेलियन कलेज अफ सर्जन्स

अष्ट्रेलियन एन्ड न्युजिल्यान्ड अर्थोपेडिक नर्सस असोसियसन

अष्ट्रेलियन एन्ड न्युजिल्यान्ड हिप प्रत्यक्चर रजिस्ट्री (ए एन जेड ह्यच एफ आर)


नेउरा

१३९ बार्कर स्ट्रीट

र्यान्डविक एन एस डब्ल्यु २०३१

www.anzhfr.org

NEPALI



अष्ट्रेलियन एन्ड न्युजिल्यान्ड हिप प्रत्यक्चर रजिस्ट्री

(Australian and New Zealand Hip Fracture Registry)

पाको उमेरका बिरामीहरूको उपचारमा सुधार ल्याउदै

(Enhancing outcomes for older people)

जानकारी पुस्तिका

उद्देश्य

५० वर्ष वा सो भन्दा बढी उमेरका हिप फ्र्याक्चर भएर अस्पतालमा भर्ना भएका बिरामीहरूको स्वास्थ्य उपचारको गुणस्तर, सुरक्षा तथा उपचारको प्रभावकारीतामा सुधार ल्याउनु
ए एन जेड ह्यच एफ आर को उद्देश्य रहेको छ। ए एन जेड ह्यच एफ आर ले सो उद्देश्य पुरा गर्नकालागी अस्ट्रेलियन एन्ड न्युजिल्यन्ड हिप फ्र्याक्चर ब्यबस्थापन निर्देशिका अनुसार उपचार तथा उपचार परिणामहरूको रिपोर्टिङ तथा अनुगमन गर्दछ।

तपाईंका के के सुचनाहरू संकलन गरिन्छ?

- तपाईंको नाम, जन्म मिति, सम्पर्क विवरण, रास्ट्रिय स्वास्थ्य परिचय नम्बर, र आवासीय अवस्था
- अस्पताल मा भर्ना हुनुभन्दा पहिले तपाइको आत्मनिर्भरताको तह र पहिले को चिकित्सा बिबरण
- अस्पताल मा भर्ना भएपछीको बिबरण, तपाइले प्राप्त गर्नु भएको उपचार र तपाई अस्पतालबाट डिस्चार्ज हुदाको बिबरण

सुचनाको गोप्यता

- ANZHFR गोप्यता सम्बन्धि कानुन सम्मत हुनेछ ।
- सूचना सुरक्षित तवरले राखिनेछ, गोप्य रहनेछ, र आधिकारिक ठाउमा अथवा अनुसन्धानकर्ता लाई मात्र प्रदान गरिनेछ ।
- आधीकारिक स्वतन्त्र एथिक्स कमिटी बाट सहमति भएपछी मात्र सूचना अनुसन्धानको लागि प्रयोग हुनेछ ।
- प्रतिबेदनहरू, प्रस्तुतिहरू अथवा छापाको लागि सूचना प्रयोग हुनेछ , तर यो तपाइको परिचय नखुल्नेगरि गरिनेछ ।
- कानुनी आवश्यकता नहुदासम्म, तपाइको अनुमतिले मात्र सूचना खुलाईनेछ ।
- तपाइको सूचना अन्य सूचना संकलन संग जोडिनेछ ।

जानकारी पुस्तिका

भर्ना भएको १२० दिनमा पुनहः कुराकानी हुने

- तपाईंको उपचार भएको अस्पतालका कुनै एक कर्मचारीले तपाईंलाई फोन मार्फत संपर्क गर्नेछन, फोन संपर्क समय ५-१५ मिनेटको हुनेछ।..
- उनिहरूले फोनमा तपाईंको स्वास्थ्यमा भएको सुधार, तपाईंको हिंडन डुलन सक्ने स्तर, तपाईंको आत्मनिर्भरताको मात्रा, तपाईंको चोट लागेको हिपमा कुनै थप सर्जरी गर्नुभएको छ कि र तपाईंले सेवन गरिरहनुभएको औषधीकाबारेमा सोध्नेछन। .

जोखिम, फाईदा, लागत

- ए एन जेड ह्यच एफ आर मा सहभागी हुँदा कुनै जोखिम हुँदैन यद्यपी पुन कुराकानीकालागी फोन मार्फत गरिने संपर्कले असहजता महसुस भने हुनसक्छ। .
- ए एन जेड ह्यच एफ आर मा सहभागीहुँदा तत्कालनै कुनौ फाईदा हुँदैन यद्यपी भविष्यमा हिप फ्र्याक्चर समस्याबाट पीडितहरूको उपचारमा सुधारत्मक पारीणाम निकाल्नमा सहभागीताले मद्दत पुर्याउछ।.
- ए एन जेड ह्यच एफ आर मा सहभागी भए बापत तपाईंलाई कुनै थप सुल्क लाग्नेछैन। साथै तपाईंले कुनै प्रकारको भुक्तानी पनि प्राप्त गर्नुहुने छैन।

अस्ट्रेलियन एन्ड न्युजिल्यन्ड हिप फ्र्याक्चर रजिस्ट्रीः
पाको उमेरका बिरामीहरूको उपचारमा सुधार ल्याउदै

ए एन जेड ह्यच एफ आर मा सहभागी नहुनकालागीः:

- फोन 1300 ANZHFR (269 437)
- ईमेल optout@anzhfr.org
- वेब: www.anzhfr.org

ए एन जेड ह्यच एफ आर मा सहभागी नहुनकालागी तपाईंले केहीगर्नु भएन भने, तपाईंले तपाईंका जानकारीहरू ए एन जेड ह्यच एफ आर मा समावेश गर्न स्विकारेको बुझिनेछ र डिस्चार्ज पछी तपाईंलाई थप कुराकानीकालागी अस्पतालबाट फोन संपर्क गरिनेछ।